

## लिखु गाउँपालिकाको विनियोजन ऐन, २०७६

प्रमाणिकरण मिति:- २०७६/०४/०८

ऐन नं. १७

**प्रस्तावना:** लिखु गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरूको लागि पालिका संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजित गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) ले दिएको अधिकार प्रयोग गरी गाउँसभाले यो ऐन बनाई लागू गरेको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम " लिखु गाउँपालिकाको विनियोजन ऐन, २०७६ " रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, :-

(क) "ऐन" भन्नाले लिखु गाउँपालिकाको विनियोजन ऐन, २०७६ सम्झनु पर्छ ।

(ख) "कार्यपालिका" भन्नाले लिखु गाउँपालिकाको कार्यपालिकालाई सम्झनुपर्छ ।

(ग) "गाउँपालिका" भन्नाले लिखु गाउँपालिकालाई सम्झनुपर्छ ।

(घ) "सभा" भन्नाले लिखु गाउँपालिकाको गाउँ सभा सम्झनुपर्छ ।

३. **आर्थिक वर्ष २०७६/०७७ को लागि सञ्चित कोषबाट रकम खर्च गर्न सक्ने:** (१) आर्थिक वर्ष २०७६/०७७ को निमित्त कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका लागि अनुसूची (१) मा उल्लेखित चालु खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ३,४१,८७५,९३३।०० (अक्षरूपी चौतिस करोड अठार लाख पचहत्तर हजार नौ सय तेत्तिस रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम पालिका सञ्चित कोषमाबाट खर्च गर्न सकिनेछ ।

४. **विनियोजन:** (१) यस ऐनद्वारा पालिका सञ्चित कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६/०७७ को निमित्त गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुन सुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत रहने र कुनैमा अपुग हुने देखिन आएमा कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढि शिर्षकबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ ।

(४) पूँजिगत खर्च र वित्तिय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्य चालू शिर्षक तर्फ सार्न र बित्तिय व्यवस्था अन्तर्गत साँवा र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र बित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतवाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरुमा रकम सार्न परेमा सभाको स्वीकृत लिनु पर्नेछ ।

### अनुसूचि-१

( दफा ३ सँग सम्बन्धित )

नेपालको संविधानको धारा २२९ (२) बमोजिम सञ्चित कोषबाट विनियोजित हुने रकम

रु. हजारमा

क्र.स.	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तिय व्यवस्था	जम्मा
१	-	गाउँ कार्यपालिका	६,०७,९३,०००।-	६,०७,८८,९३३।००	-	१२,१५,८१,९३३।००
२	-	वडा समिति	-	४,००,००,०००।-	-	४,००,००,०००।००
३	-	विषयगत शाखा	१४,३७,८४,०००।००	३,६५,१०,०००।००	-	१८,०२,९४,०००।००
४	-	ऋणको सावा व्याज भुक्तानी	-	-	-	-
५	-	लगानी (शेयर / ऋण )	-	-	-	-
		जम्मा	२०,४५,७७,०००।००	१३,७२,९८,९३३।००	-	३,४१,८७५,९३३।००

प्रस्तुत कर्ता

कुमार सुवेदी

संयोजक

(बिधेयक समिति)